

फेएट काउन्टी पब्लिक स्कूल्स कोभिड-१९ व्यक्तिगत सिकाईको आव्यूह

१३२+

चरण ५

परोक्ष (रिमोट) मात्र

>४० बिरामीहरू/दैनिक १००,००० मानिसहरू

चरण ४

**रिमोट वा क्रमिक-व्यक्तिगत-
रूपको शिक्षा**

>२५-४० बिरामीहरू/दैनिक १००,००० मानिसहरू

८३

चरण ३

व्यक्तिगत-रूपको शिक्षण

>१०-२५ बिरामीहरू/दैनिक १००,००० मानिसहरू

३३

चरण २

सबै व्यक्तिगत-रूपको शिक्षण

>१-१० बिरामीहरू/दैनिक १००,००० मानिसहरू

३.३

चरण १

सबै व्यक्तिगत-रूपको शिक्षण

<१ बिरामी/दैनिक १००,००० मानिसहरू

संक्रमणका कारकहरू

१. राज्यपालको आदेश
२. औसत दैनिक बिरामीहरू
३. विद्यार्थी र कर्मचारी अनुपस्थितिहरू
४. विद्यार्थी र कर्मचारी अलगाव/संगरोध
५. संचालनहरू र समर्थन विचारहरू
६. समुदाय बिरुद्ध संस्थागत प्रसार
७. समुदायको प्रवृत्तिहरू
८. खोप लगाइयो

टिप्पणी: हप्ताको पाँच दिन रिमोट सिकने परिवारहरूकालागि उपलब्ध रहनेछ जसले आफ्नो विद्यार्थीहरूकोलागि त्यो विकल्पको छनौट गर्दछ।



फेएट काउन्टी पब्लिक स्कूल्स

कोभिड-१९ व्यक्तिगत सिकाईको आव्यूह:चरणको विवरणहरू

चरण ५ (बैजनी):

कोभिड-१९को प्रसारको जोखिम पर्याप्त छ।

सबै स्कूलहरू बन्द छन्। विद्यार्थीहरू शारीरिक रूपमा स्कूलमा भाग लिइरहेका छैनन् र गैर-पारम्परिक निर्देशन:विभेदित दूरस्थ (परोक्ष) शिक्षा (एनटीआई:२डीएल)(NTI: 2DL)को माध्यमबाट पाठ्यक्रम पूरा गर्दैछन्।

रण ४ (रातो):

कोभिड-१९को प्रसारको जोखिम महत्वपूर्ण छ।

एफसीपीएसले (FCPS) अतिरिक्त समर्थन चाहिने विद्यार्थीहरूकोलागि लक्षित सेवाहरू प्रदानगर्दै टाढाको शिक्षामाजाने विचार गर्नेछ। फेएट काउन्टी पब्लिक स्कूल्सहरूको संक्रमण कारक र फेएट काउन्टी पब्लिक स्कूल्सहरूको कोभिड-१९ व्यक्तिगत-रूपको शिक्षण आव्यूहमा (म्याट्रिक्स) आधारित, एक क्रमिक व्यक्तिगत-रूपको शिक्षणको नमूनाको (मोडेलको) विचार गरिनेछ।

चरण ३ (सुन्तलारंग):

कोभिड-१९को प्रसारको जोखिम मध्यम तर बढ्दो छ।

स्कूलहरू व्यक्तिगत-रूपको शिक्षणकोलागि खुल्लाछन्। कोभिड-१९ले प्रभावित कक्षाकोठाहरू वा भवनहरू संक्रमण कारकको कारणलेगर्दा छोटो अवधिको बन्दहरू हुनसक्छन्।यी बन्दहरूबारे स्कूल र जिल्लाद्वारा संचार गरिनेछ।

चरण २ (पहेँलो):

कोभिड-१९को प्रसारको जोखिम कम छ।

स्कूलहरू व्यक्तिगत शिक्षणकोलागि खुल्लाछन्। यद्यपि कोभिड-१९ले प्रभावित कक्षाकोठाहरू वा भवनहरू बन्द हुन सक्छन्। यी छोटो अवधिका बन्दहरू एक वा बढी संक्रमण कारकहरूबाट प्रभावित हुन सक्छन् र स्कूल र जिल्ला दुबैद्वारा संचार गरिनेछ।

चरण १ (हरियो):

कोभिड-१९को समुदाय प्रसारणको जोखिम कम छ।

सबै स्कूलहरू खुल्लाछन्। पाठ्यक्रम बिद्यालयमा आमने-सामने निर्देशनको माध्यमबाट वितरित हुनेछ, मिश्रित शिक्षण कार्यनीतिहरू जसले डिजिटल स्रोतहरूलाई एकीकृत गर्दछन्। एफसीपीएसले कोभिड-१९को सकारात्मक परीक्षणहरूको निगरानी र पहिचानगरी जवाफदिन तयार हुनेछ जसले कर्मचारी सदस्यहरू वा विद्यार्थीहरूलाई असर गर्दछ। स्वास्थ्य विभागको परामर्शमा थप स्वास्थ्य र सुरक्षा निर्देशिकाहरूलाई लागूगर्न सकिन्छ।

टिप्पणीहरू:

हप्ताको पाँच दिन रिमोट तरिकाबाट सिक्ने परिवारहरूकोलागि उपलब्ध जारी रहनेछ जुन आफ्नो विद्यार्थीहरूकोलागि त्यो विकल्पको छनौट गर्दछन्।

माथि सूचीबद्ध प्रत्येक चरणकोलागि, फेएट काउन्टी पब्लिक स्कूलहरूले एथलेटिक्स र अतिरिक्त क्रियाकलापहरूकोलागि केएचएसएएको (KHSAA) सबै निर्देशनहरू अनुसरण गर्नेछन्।

